

आपसी सहयोग बचत तथा ऋण सहकारी संस्था लि.

बालुवाटार, काठमाडौं

३४ औं वार्षिक साधारण सभा २०८२ असोज २५ मा प्रस्तुत हुने

अध्यक्षज्यूको प्रतिवेदन

प्रिय सेयर सदस्यज्यूहरू,

हाम्रो निमन्त्रणालाई स्वीकार गरेर यस संस्थाको ३४ औं वार्षिक साधारण सभामा उपस्थित हुनु भएका आदरणीय प्रमुख अतिथिज्यू, अतिथिज्यू, शेयर सदस्यज्यूहरू तथा उपस्थित अन्य महिला तथा सज्जनवृन्दमा यस संस्था र मेरो व्यक्तिगततर्फबाट हार्दिक अभिवादन व्यक्त गर्दछु।

प्रस्तुत वार्षिक साधारण सभामा एक आर्थिक वर्ष भित्र भए गरेका प्रगति विवरण, वित्तीय विवरणहरूको प्रस्तुती, समीक्षाको साथ पारित गर्दैछौं। हाम्रा हरेक साधारण सभाहरू बहालवाला तथा निवृत्त कर्मचारीहरूको पुनर्मिलन हुने मञ्चको रूपमा पनि रहने गरेकोछ। नेपाल राष्ट्र बैंकको परिसरमा यस आपसी सहयोग बचत तथा ऋण सहकारी संस्थाको ३४ औं वार्षिक साधारण सभा सदस्यहरूको भव्य सहभागितामा आयोजना गर्न पाउदा हामी अत्यन्त खुशी भइरहेका छौं। म यस अवसरमा सबै सेयर सदस्यहरूको सु-स्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै यस संस्था र मेरो व्यक्तिगततर्फबाट हार्दिक अभिवादन व्यक्त गर्दछु।

नेपाल राष्ट्र बैंकका कर्मचारीहरूमात्र सदस्य रहने गरी वि.सं. २०५० साल असार २१ गते ३७ जना सेयर सदस्यबाट औपचारिक रूपमा स्थापित यस सहकारी संस्थामा २०८२ साल असार मसान्तसम्ममा १११५ जना सेयर सदस्यहरू संलग्न रहनु भएको छ। सेयर सदस्यहरू मध्ये महिला सदस्यहरूको संख्या २४३ जना तथा पुरुष सदस्यहरूको संख्या ८७२ जना रहेको छ। यसका साथै यस बैंकका पूर्व कर्मचारी ३२६ जना र बहालवाला कर्मचारी ७८९ जना सदस्यहरू रहनु भएको छ। गत आ.व. २०८१/८२ मा १६ जना सदस्यहरू राजिनामा दिएर यस संस्थाबाट अलग हुनुभयो भने ४१ जना नयाँ सदस्यहरू थपिनु भएको छ। चालु आ.व. २०८२/८३ को साउन मसान्तसम्ममा ४ जना नयाँ सदस्यहरू थपिनु भएको छ भने १ जना सदस्यले राजिनामा दिई संस्थाबाट अलग हुनु भएको छ।

विगत केही समयदेखि अर्थतन्त्रमा देखा परेको Economic slowdown ले व्यवसायमा पारेको असर र सो सँगै बैंकिङ तथा वित्तीय क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा कर्जाको गुणस्तर प्रभाव परिरहेको छ। यसका साथै नेपाल राष्ट्र बैंकबाट जारी “बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्ड, २०८१” बमोजिम संस्थाले नियमित बचत गरिरहेका सदस्यलाई बचत रकमको पाँच गुणा वा बढीमा रु. पाँच लाखमध्ये जुन कम हुन्छ, सो बराबरको रकममात्र बिना धितो ऋण प्रवाह गर्न सक्ने र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट जारी “बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा जारी गरिएको नियामकीय मापदण्ड, २०८२ अनुसार, संस्थाले नियमित बचत गरिरहेका सदस्यलाई निजको बचत रकमको पाँच गुणा वा बढीमा रु. तीन लाखमध्ये जुन कम हुन्छ, सो बराबरको रकममात्र बिना धितो



[Handwritten signature]

ऋण प्रवाह गर्न सक्ने कुरा समेत उल्लेख भएको कारण संस्थाको ऋण लगानीमा प्रभाव परेको छ । सोही मापदण्ड लागु भएको कारण कर्जा भुक्तानीमा समेत वृद्धि भएको छ । संस्थाको तर्फबाट राष्ट्रिय सहकारी नियमन प्राधिकरणका जिम्मेवार सदस्यज्यूहरु समक्ष भेटघाट गरी विद्यमान नीतिगत व्यवस्थामा पुनरविचार गर्न अनुरोध समेत गरेका छौं र यस सम्बन्धमा उक्त प्राधिकरणमा लिखित अनुरोध समेत गरेको तथ्य जानकारी गराउन चाहन्छु । संस्थामा प्राप्त रकमलाई उच्चतम प्रतिफल प्राप्त हुने गरि सुरक्षित तरिकाले लगानी गरिएको छ । संस्थाले अवलम्बन गरेको कर्जा र लगानी नीति व्यक्तिगत जमानीमा आधारित रहेको सन्दर्भमा जोखिमका दृष्टिकोणले थप आक्रमक रुपमा कर्जा लगानी वृद्धि गर्ने सम्भावना नभएतापनि संचालक समिति तथा अन्य उप समितिहरुले कुशलताका साथ वित्तीय व्यवस्थापन गर्नसकेको कारण संस्थाको मुनाफालाई वान्छित सीमामा कायम गर्न सकिएको कुरा निवेदन गर्न चाहन्छु ।

संस्थाको विस्तृत वित्तीय विवरण कोषाध्यक्षज्यू तथा लेखापरिक्षकको प्रतिवेदनबाट थप प्रष्ट हुने नै छ । अब म गत वर्ष ३३ औं साधारण सभा सम्पन्न भएपश्चात चालु आर्थिक वर्षको साउन सम्ममा भएका महत्वपूर्ण कार्यहरुलाई संक्षेपमा राख्ने अनुमति चाहन्छु ।

१. मिति २०८१/०६/१९ गते सम्पन्न संस्थाको ३३ औं वार्षिक साधारण सभामा ७७४ जना सेयर सदस्यहरुको उत्साहजनक उपस्थितिले गर्दा समितिलाई थप उत्साह र उर्जा प्राप्त भएको छ । सेयर सदस्यहरुको साथ र सुझाव हाम्रा लागि पथ प्रदर्शक हुन ।
२. आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट संरक्षित पुँजी फिर्ता कोष हिसावमा जम्मा भएको रकम रु. १४ लाख ४७ हजारलाई कार्यविधि बमोजिम बचतकर्ताहरुलाई ४० प्रतिशत तथा ऋणीहरुलाई ६० प्रतिशतले हुने गरी बाँडफाँड भई सबै सेयर सदस्यहरुको खातामा जम्मा गरिसकिएको छ ।
३. बजार तथा तरलताको अवस्थालाई दृष्टिगत गरी निक्षेप तथा कर्जामा समयानुकुल रुपमा ब्याज दर परिवर्तन हुने गरेको छ । साथै, संस्थामा अल्पकालिन तरलता संकट समाधानको लागि निश्चित समयावधि तोक्यो आवधिक बचत माग गर्ने गरिएको छ । यस संस्थाले लिने निक्षेपमा वार्षिक ४.५ देखि ५ प्रतिशत सम्म ब्याजदर प्रदान गर्दै आइरहेको छ भने विभिन्न प्रकारका कर्जामा ८.५ र ९ प्रतिशत सम्म ब्याज दर निधारण गरिएको छ ।
४. २०८२ साउन मसान्त सम्ममा यस संस्थाको चुक्तापुँजी रु.२,१२,१६,०००/-, विभिन्न निक्षेप दायित्व रु.१७,६३,१५,९०३/- विभिन्न शिर्षकमा प्रवाह भइरहेको कर्जा रु.१३,७१,४७,८९१/- र विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी (बचत तथा मुद्दती) रु.९,७४,७१,४८६/- रहेको छ ।
५. संस्थाको कर्मचारी अवकाश कोष सञ्चालन कार्य विधि निर्माण गरिएको छ भने अन्य आन्तरिक नीति तथा कार्यविधिहरुलाई समय सापेक्ष ढंगले समयानुकुल बनाउन संशोधन गरिदै आइरहेको छ ।
६. कर्मचारीहरुले गरेको योगदानलाई कदर गर्दै निजहरुलाई रिफ्रेसमेन्ट गर्न तथा संस्था संचालनमा देखिने समस्याहरुको पहिचान गरी ज्ञान आदान प्रदान गर्न उपत्यका बाहिर एक दिने आवासीय कार्यक्रम सम्पन्न गरिएको छ ।



(Handwritten signature)

७. कर्जा असुलीको वखतलिईने हर्जाना ब्याज, विलम्ब लगायतका शुल्कलाई सदस्यहरुको सल्लाह र सुभाबको आधारमा सरलीकरण गर्ने गरिएको छ । यसबाट कर्जा उपयोग गर्ने ऋणी सदस्यहरु थप लाभान्वित हुने विश्वास लिइएको छ ।

८. सहकारी सदस्य शिक्षा अन्तर्गत गत आर्थिक वर्ष २०८१/८२ मा शिक्षा कार्यक्रम अन्तर्गत १ पटक “सञ्चालक तथा कर्मचारीहरुको लागि दक्षता अभिवृद्धि तथा तनाव व्यवस्थापन सम्बन्धी आवासीय कार्यक्रम” सबै समिति, उपसमितिका सदस्यहरु र कर्मचारी सम्मिलित दुई दिने आवासीय कार्यक्रमको समेत आयोजन गरिएको थियो । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक र राष्ट्रिय सहकारी नियमन प्राधिकरण द्वारा जारी निर्देशिका तथा मापदण्डमा उल्लेख भएका व्यवस्थाहरुको कार्यान्वयन गर्ने क्रममा देखा परेका कठिनाइहरुका सम्बन्धमा छलफल गरिएको थियो । यस किसिमका कार्यक्रमको आयोजनाले सहकारी सञ्चालक तथा कर्मचारीहरुलाई सहकारी सञ्चालन, व्यवस्थापन, सेयर सदस्य सेवा लगायतका क्रियाकलापहरुको सम्बन्धमा महत्वपूर्ण जानकारी एवं विषयवस्तु प्रतिको ज्ञान अभिवृद्धि हुने र यसले संस्थालाई समेत सकारात्मक फाइदा पुग्ने महसुस गरिएको छ ।

९. संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सामुदायिक विकास कोषबाट खर्च हुने गरी ललितपुर नगरपालिका वडा नं. २५, नक्खु डोलस्थित अनाथ, टुहुरा बालबालिका, मानसिक रोगी र वृद्धवृद्धा उद्धार तथा संरक्षण गर्दै आएको तुलसी फाउन्डेसनको ठाँउ साँघुरो भएको र पनौती नगरपालिका वडा नं. १ खानिडाँडामा माटो तथा बाँसका घरहरू निर्माण गर्दै गर्दा आर्थिक अभावका कारण घर निर्माणमा कठिनाई परेको हुदाँ संस्थाको नाम रहने गरी एउटा कोठा निर्माण हुन लाग्ने खर्च वापतको रकम रु. ९०,०००/- (अक्षेरी नब्बे हजार मात्र) सहयोग गरियो ।

अब म यस साधारण सभामा देहाय बमोजिमका विशेष प्रस्तावहरु पेश गर्न चाहन्छु ।

१. सञ्चालक समितिको प्रस्ताव अनुसार गत आर्थिक वर्षमा भएको मुनाफाबाट सेयर लाभांश कोषमा जम्मा भएको रकम रु १८ लाख ४ हजारलाई सेयर लगानीको आधारमा ८.७८ प्रतिशतले नगद लाभांश वितरण गर्ने ।
२. संस्थाको सहकारी विनियमावली २०७४, कर्जा लगानी तथा असुली निर्देशिका २०७९ र बचत नीति २०७५ को केही बुदाँहरु आवश्यक संसोधन गर्ने ।
३. संस्थाको लागि आवश्यक पर्ने नीति तथा कार्यविधिहरु तर्जुमा गरी कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने ।
४. चालु आर्थिक वर्षमा सदस्य शिक्षा, वित्तीय सचतेना, अनुशिक्षण, तालीम, अर्न्तकृया, गोष्ठी, अवलोकन भ्रमण जस्ता कार्यक्रमहरु मध्ये कुनै ३ वटा उपयुक्त कार्यक्रम संचालन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने ।
५. चालु आर्थिक वर्षको साधारण सभा अगावै सम्पन्न गरिएको सदस्य शिक्षा कार्यक्रम अन्तरगत “नियामकीय मापदण्ड, सहकारी ऐन लगायतका समसामयिक विषयमा” सहकारी सदस्यहरुसँग छलफल एवं अन्तरक्रिया कार्यक्रम” लाई अनुमोदन गर्ने ।



६. संचालक समितिको विद्यमान बैठक भत्ता, खाजा खर्चलाई यथावत राख्ने तथा आवश्यकता अनुसार अन्य उपसमिति गठन गरी बैठक भत्ता, खाजा खर्च उपलब्ध गराउन सञ्चालक समितिलाई अख्तियारी दिने ।
७. सञ्चालक समितिको आर्थिक वर्ष २०८१/०८२ को निर्णय अनुमोदन गर्ने ।
८. आर्थिक वर्ष २०८२/८३ को लागि लेखा परीक्षकको नियुक्ति : एन.बि. रोकायाएण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ड काठमाडौंका चार्टर्ड एकाउन्टेन्ट श्री नर बहादुर रोकायालाई रु.७५,०००/- (अक्षरेपी पचहत्तर हजार रुपैयाँ) पारिश्रमिक प्रदान गर्ने गरी नियुक्त गर्ने ।

आदरणीय सेयर सदस्य महानुभावहरू,

प्रस्तुत साधारण सभामा पेश गरेका प्रतिवेदनको वस्तुपरक विश्लेषण तथा मूल्याङ्कन गरी संस्थाको उद्देश्यलाई साकार पार्न यहाँहरूबाट अमूल्य सुझाव प्राप्त हुने अपेक्षा राखेको छु । साथै, सञ्चालक समितिको बैठकले पारीत गरी संस्थाको वेबसाइट www.aapasi.com.np को माध्यमबाट ३४ औं साधारण सभाका लागि सार्वजनिक गरिएका प्रस्तावहरूलाई अनुमोदन गरिदिनुहुन सम्पूर्ण सेयरधनी महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछु ।

संस्थाको सञ्चालक समितिमा मेरो नेतृत्वमा रही मलाई सहयोग गर्नु हुने सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरू, लेखा सुपरिवेक्षण समितिमा रही संस्थाको समग्र वित्तीय अवस्थाको अवलोकन गरी आर्थिक कारोबारमा पारदर्शिता कायम गर्न सहयोग पुर्याउनु हुने लेखा समितिका संयोजक तथा सदस्यहरू, ऋण उप-समितिमा रही संस्थाको कर्जा प्रवाह तथा असुलीमा योगदान गर्ने संयोजक तथा सदस्यहरू यसैगरी संस्थाको सहकारी शिक्षा र वित्तीय चेतना अभिवृद्धि कार्यक्रममा खट्ने शिक्षा समितिका संयोजक र सदस्यहरू र दैनिक कार्य सञ्चालन गरी संस्थाको उद्देश्य परिपूर्तिमा खटिनु हुने सहायक व्यवस्थापक र कर्मचारीहरूलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दछु । यसै गरी यस संस्थाको काम कारवाहीमा महत्वपूर्ण सहयोग पुर्याउनुहुने नेपाल राष्ट्र बैंकको उच्च व्यवस्थापनलाई विशेष आभार तथा धन्यवाद व्यक्त गर्दै साधारण सभा सम्पन्न गर्न सहयोग गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गर्दछु ।

र अन्त्यमा सहकार्य र सह अस्तित्वलाई स्वीकार गर्दै सेयर सदस्यहरूको सामुहिक आर्थिक भलाईका लागि हातेमालो गरी अगाडि बढ्ने प्रतिवद्धताको साथ यो वार्षिक प्रतिवेदन अन्त्य गर्न चाहन्छु ।

धन्यवाद, जय सहकारी ! जय आपसी !!



(Signature)

सुशील ज्ञवाली

अध्यक्ष